

लक्ष्मी सहुलियत कर्जाको विवरण

कर्जा रकम	कम्तिमा रु ५० हजार र बढीमा विभिन्न कर्जा शिर्षक अनुसार फरक रकम
कर्जा अवधि :	५ वर्ष , ६० EMIs
आमदानी	आमदानी विवरण र वा प्रक्षेपित आमदानी
व्याज दर	बैंकको आधार दर (Base Rate) र प्रिमियम दर (Premium Rate) २% जोडी जम्मा कायम हुने व्याज मध्ये ५ प्रतिशत व्याज अनुदान घटाएर व्याज दर कायम गरिनेछ । तर, महिला उद्यमशिल कर्जा को हकमा ६ प्रतिशत व्याज अनुदान कायम गरिनेछ,
उमेर	१८ वर्ष पुगेको
अन्य विवरण	<ul style="list-style-type: none"> ● यी कर्जा उपभोग गर्नका लागि कम्तिमा एउटा व्यक्तिगत जमानी अनिवार्य हुनेछ, जसमध्ये व्यावसायिक कृषि तथा पशुपन्थी कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका लागि कर्जाको हकमा एकाघर परिवारका कम्तिमा एक सदस्यको व्यक्तिगत जमानी अनिवार्य हुनेछ । ● साथै, व्यावसायिक कृषि तथा पशुपन्थी कर्जा, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, युवा वर्ग स्वरोजगार कर्जाको हकमा फरक परिवारका ५ जनाको सामुहिक जमानीमा यी कर्जा उपलब्ध गराउन सकिनेछ । ● यी कर्जा उपभोग गर्नका लागि PAN Certificate अनिवार्य हुनेछ ।

- यहाँ सहुलियतपूर्ण कर्जा, २०७५ अन्तर्गतका सबै कर्जाहरूको व्याख्या गरिए तापनि बिना धितो १० लाख भन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्थी कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा र कपडा उद्योग संचालन गर्न कर्जा यस सम्झौताको परिधिमा पर्ने छैन ।
- यद्यपि यस्ता कर्जा निवेदन आएमा यसको छुटै प्रक्रियामा विश्लेषण गरिनेछ ।

विभिन्न कर्जा शिर्षक

कर्जा शिर्षक	परिभाषा	कर्जा रकम	ब्याज अनुदान
व्यावसायिक कृषि तथा पशुपन्थी कर्जा	व्यावसायिक रूपमा गरिएका तरकारी खेति, विउ उत्पादन, कुखुरा पालन, पशुपालन, माछापालन, मौरीपालन, डेरी आदि जस्ता कृषि तथा पशुपन्थीजन्य व्यवसायका लागि ।	व्यक्तिगत रूपमा रु १० लाख सम्म, १० लाख भन्दा बढिको लागि अनिवार्य रूपमा संस्था	५ प्रतिशत
शिक्षित युवा स्वरोजगार कर्जा	कम्तीमा स्नातक तह उत्तिर्ण र ४० वर्ष ननाघेका युवाहरुलाई कृषि, पशुपालन, सिंचाई लगायत अन्य व्यवसाय संचालन गर्नका लागि । होटल रेस्टुरेन्ट जस्ता पर्यटन व्यवसाय, पसल संचालन, गाडीको मर्मत गर्ने जस्ता सेवा मुलक व्यवसायका लागि ।	रु. ७ लाख सम्म	५ प्रतिशत
विदेशबाट फर्केका युवा परियोजना कर्जा	कम्तीमा ६ महिना विदेशमा काम गरेर स्वदेश फर्केका युवाहरुका लागि विभिन्न किसिमका व्यवसाय संचालन गर्ने । घरजगाको नक्सा तयार गर्ने, मुल्यांकन गर्ने, सिकर्मी र डर्कर्मिको सेवा, कानुनी लगायत अन्य परामर्श सेवा पनि यस कर्जाका लागि योग्य छन्।	रु. १० लाखसम्म,	५ प्रतिशत
महिला उद्यमशिल कर्जा	महिलालाई व्यक्तिगत वा सामूहिक रूपमा उद्यमशील बनाउनका लागि । सिलाई, बुनाई, केश शृंगार, गहना तयार गर्ने, चित्रकला, कागजबाट बनेका समान तयार गर्ने, धुप बनाउने, पुतली / खेलौना बनाउने जस्ता व्यवसायका लागि यो कर्जा लिन सकिन्छ ।	रु. १० लाखसम्म र विशेष स्वीकृती लिएर रु. १५ लाखसम्म,	६ प्रतिशत
दलित समुदाय व्यवसाय विकास कर्जा	परम्परागत रूपमा बजाउने बाजाको निर्माण र खरिद, सिलाई कटाई, जुता बनाउन, फलाम र कोइलाबाट बस्तु बनाउन, परम्परागत भाँडाकुङ्डा बनाउन आदि जस्ता परम्परागत पेशालाई आधुनिकीकरण गर्न सम्बन्धित निकायले दलित भनी सिफारिश गरेको जनजातीलाई एकल वा सामूहिक रूपमा दिइने कर्जा	रु.१० लाख सम्म, ब्याज अनुदान	५ प्रतिशत

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा	माध्यमिक शिक्षा वा सो सरह उत्तीर्ण गरेका, २५ वर्ष उमेर ननाघेका विपन्न वर्गको विद्यार्थीका लागि स्वदेशकै कुनै कलेज वा विश्वविद्यालयमा स्वास्थ्य, इंजिनियरिंग, पशु/कृषि विज्ञान जस्ता प्राविधिक विषयको स्नातक वा सो भन्दा माथिल्लो तहको पदार्डिका लागि ।	रु ५ लाखसम्म	५ प्रतिशत
भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा	राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसंग सम्झौता गरी आवास निर्माण गर्नको लागि ।	रु ३ लाखसम्म	५ प्रतिशत
कपडा उधोग संचालन गर्न कर्जा	कपडा उधोग संचालन गर्न लिइएको पुरानो वा नयाँ दुवै किसीमका कर्जाका लागि ।	रु ५ करोडसम्म	५ प्रतिशत
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका लागि कर्जा	प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको मान्यता प्राप्त संस्थाबाट तालिम लिनका लागि ।	रु २ लाख सम्म	५ प्रतिशत
युवा वर्ग स्वरोजगार कर्जा	माध्यमिक शिक्षा वा सो सरह उत्तीर्ण गरेको कुनै सरकारी निकायबाट कम्तिमा सात दिन को उद्यम वा व्यवसाय गर्ने सीप विकास र तालिम लिएको	रु ५ लाखसम्म	५ प्रतिशत